

# Ecc

## Chapter 3

Nepali Interlinear

Reference: Nepali ERV

ס	:הַשָּׁמַיִם	תָּחַת	קָפֶץ	לְכֹל-	וְעַתָּה	זְמַן	לְכֹל	1
—	आकाशको	मुनि	कामको	प्रत्येक-	र-समय	समय-छ	सबैकुराको	
	<a href="#">H8064</a>	<a href="#">H8478</a>	<a href="#">H2656</a>	<a href="#">H3605</a>	<a href="#">H6256</a>	<a href="#">H2165</a>	<a href="#">H3605</a>	

प्रत्येक कुराको लागि एउटा उचित समय छ र यो पृथ्वीमा प्रत्येक कुराको सही समयमा हुन्छ।

:נְטוּעַ	לְעֵקֶר	וְעַתָּה	לְטֹעַת	עֵת	לְמֹות	וְעַתָּה	לְלֵדָת	עֵת	2
रोपेकोलाई	उखेलको	र-समय	रोप्रको	समय	मर्नको	र-समय	जन्मिनको	समय	
<a href="#">H5193</a>		<a href="#">H6256</a>	<a href="#">H5193</a>	<a href="#">H6256</a>	<a href="#">H4191</a>	<a href="#">H6256</a>	<a href="#">H3205</a>	<a href="#">H6256</a>	

जन्म लिने एउटा निश्चित समय छ, र मृत्युको पनि। रूख रोप्ने एउटा समय हुन्छ, अनि त्यसलाई उखेल्ने एउटा समय छ।

:לְבָנוֹת	וְעַתָּה	לְפָרוֹץ	עֵת	לְרִפּוּא	וְעַתָּה	לְהַרְוֵג	עֵת	3
बनाउनेको	र-समय	भत्काउनेको	समय	निको-गर्नको	र-समय	मार्नको	समय	
<a href="#">H1129</a>	<a href="#">H6256</a>	<a href="#">H6555</a>	<a href="#">H6256</a>	<a href="#">H7495</a>	<a href="#">H6256</a>	<a href="#">H2026</a>	<a href="#">H6256</a>	

त्यहाँ मार्ने एउटा समय छ, निको पार्ने एउटा समय, भत्काउने एउटा समय छ, बनाउने एउटा समय।

:רְקוּד	וְעַתָּה	סִפּוֹד	עֵת	לְשִׁחּוֹק	וְעַתָּה	לְבִכּוֹת	עֵת	4
नाचनेको	र-समय	शोक-गर्नको	समय	हाँसको	र-समय	रुनको	समय	
<a href="#">H7540</a>	<a href="#">H6256</a>	<a href="#">H5594</a>	<a href="#">H6256</a>	<a href="#">H7832</a>	<a href="#">H6256</a>	<a href="#">H1058</a>	<a href="#">H6256</a>	

कराउने र रूने एउटा समय हुन्छ, अनि हाँसे र आनन्द गर्ने एउटा समय हुन्छ। शोक मनाउने एउटा समय छ, र नाच्ने र गाउने एउटा समय हुन्छ।

לְרַחֵק	וְעַתָּה	לְחַבּוֹק	עֵת	אֲבָנִים	כְּנֹס	וְעַתָּה	אֲבָנִים	לְהַשְׁלִיךְ	עֵת	5
टाढा-हुनको	र-समय	अङ्गाल्नेको	समय	ढुङ्गाहरू	जम्मा-गर्नको	र-समय	ढुङ्गाहरू	ढुङ्गा-फाल्नेको	समय	
<a href="#">H7368</a>	<a href="#">H6256</a>	<a href="#">H2263</a>	<a href="#">H6256</a>	<a href="#">H0068</a>	<a href="#">H3664</a>	<a href="#">H6256</a>	<a href="#">H0068</a>	<a href="#">H7993</a>	<a href="#">H6256</a>	

מִחְבֵּק:  
अङ्गाल्नेबाट  
[H2263](#)

एक समय हुन्छ ढुङ्गा फ्याँक्ने, एक समय हुन्छ ढुङ्गा थुपार्ने। कसैलाई अंगालोमा हाल्ने एक समय हुन्छ, त्यसै छोडिदिने एउटा समय हुन्छ।

:לְהַשְׁלִיךְ	וְעַתָּה	לְשָׁמֹר	עֵת	לְאַבֵּר	וְעַתָּה	לְבַקֵּשׁ	עֵת	6
फ्याक्नेको	र-समय	राख्नेको	समय	गुमाउनेको	र-समय	खोज्नेको	समय	
<a href="#">H7993</a>	<a href="#">H6256</a>	<a href="#">H8104</a>	<a href="#">H6256</a>	<a href="#">H0006</a>	<a href="#">H6256</a>	<a href="#">H1245</a>	<a href="#">H6256</a>	

कुनै चीज खोज्ने एक समय हुन्छ, हराओस् भन्ने एकसमय हुन्छ, कतै फालि दिने एक समय हुन्छ, र राख्ने एक समय हुन्छ।

:לְרַבֵּר	וְעַתָּה	לְחַשׂוֹת	עֵת	לְחַפּוֹר	וְעַתָּה	לְקַרְוֵעַ	עֵת	7
बोल्नेको	र-समय	चुप-रहनेको	समय	सिउनेको	र-समय	चिर्नेको	समय	
<a href="#">H1696</a>	<a href="#">H6256</a>	<a href="#">H2814</a>	<a href="#">H6256</a>	<a href="#">H8609</a>	<a href="#">H6256</a>	<a href="#">H7167</a>	<a href="#">H6256</a>	

त्यहाँ लुगा च्यात्ने एउटा समय छ, र लुगा सिलाउने एउटा समय। त्यहाँ एउटा चुपचाप रहने समय छ, बोल्ने एउटा समय छ।

ס	:שְׁלוֹם	וְעַתָּה	מִלְחָמָה	עֵת	לְשָׂנֵא	וְעַתָּה	לְאַהֵב	עֵת	8
—	शान्तिको	र-समय	युद्धको	समय	घृणा-गर्नको	र-समय	प्रेम-गर्नको	समय	
	<a href="#">H7965</a>	<a href="#">H6256</a>	<a href="#">H4421</a>	<a href="#">H6256</a>	<a href="#">H8130</a>	<a href="#">H6256</a>	<a href="#">H0157</a>	<a href="#">H6256</a>	

एक समय हुन्छ माया गर्ने, एक समय हुन्छ घृणा गर्ने, एक समय हुन्छ झगडा गर्ने र एक समय हुन्छ मेल-मिलाप गर्ने।



जुन अहिले भइरहेको छ त्यो पहिले पनि भएकै हो। भविष्यमा के हुनेछ त्यो पहिले पनि भएकै थियो। जे हुन गयो परमेश्वरले त्यसको लेखा लिनुहुन्छ।

16	וְעוֹר	רְאִיתִי	תַּחַת	הַשֶּׁמֶשׁ	מְקוֹם	הַמְּשֻׁפָּט	שָׁמָּה	הַרְשָׁע	וּמְקוֹם	תְּצַדֵּק	שָׁמָּה	הַרְשָׁע
	र-अङ्गै	देखें	मुनि	सूर्यको	ठाउँमा	न्यायको	त्यहाँ	दुष्टता	र-ठाउँमा	धार्मिकताको	त्यहाँ	दुष्टता
	<a href="#">H5750</a>	<a href="#">H7200</a>	<a href="#">H8478</a>	<a href="#">H8121</a>	<a href="#">H4725</a>	<a href="#">H4941</a>	<a href="#">H8033</a>	<a href="#">H7562</a>	<a href="#">H4725</a>	<a href="#">H6664</a>	<a href="#">H8033</a>	<a href="#">H7562</a>

यस जीवनमा मैले यी कुराहरू पनि देखेको छु, कि न्यायालय जहाँ न्याय र भलाई हुनुपर्छ, तर त्यहाँ आज खराब मात्र पाइन्छ।

17	אֲמַרְתִּי	אָנֹכִי	בְּלִבִּי	אֶת-	הַצְּדִיק	וְאֶת-	הַרְשָׁע	יִשְׁפָּט	הָאֱלֹהִים	כִּי-	עַתָּה
	भनें	मैले	मेरो-मनमा	त्यो-	धर्मीलाई	र-त्यो-	दुष्टलाई	न्याय-गर्नुहुन्छ	परमेश्वरले	किनभने-	समय
	<a href="#">H0559</a>	<a href="#">H0589</a>		<a href="#">H0853</a>	<a href="#">H6662</a>	<a href="#">H0853</a>	<a href="#">H7563</a>	<a href="#">H8199</a>	<a href="#">H0430</a>	<a href="#">H6256</a>	

לְכָל-	חֹפֶן	וְעַל	כָּל-	הַמַּעֲשָׂה	שָׁם:
प्रत्येक-	कामको	र-प्रत्येक-	सबै-	कामको	त्यहाँ
<a href="#">H3605</a>	<a href="#">H2656</a>		<a href="#">H3605</a>	<a href="#">H4639</a>	<a href="#">H8033</a>

यसकारण मैले आफ्नो मनमा भनें, “त्यहाँ हरेक कुरा अनि हरेक कार्यको निम्ति सही समय छ। परमेश्वरले भलो मानिस र खराब मानिसको न्याय गर्नु नै हुन्छ।”

18	אֲמַרְתִּי	אָנֹכִי	בְּלִבִּי	עַל-	דְּבַרְתִּי	בְּנִי	הָאֱלֹהִים	לְבָרְךָ	הָאֱלֹהִים
	भनें	मैले	मेरो-मनमा	बारेमा-	कुराको	मानिसका-सन्तानहरूलाई	परमेश्वरले	जाँचलाई	परमेश्वरले
	<a href="#">H0559</a>	<a href="#">H0589</a>			<a href="#">H1700</a>		<a href="#">H0430</a>	<a href="#">H1305</a>	<a href="#">H0120</a>

וְלִרְאוֹת	שָׁהֶם-	בְּהֶמָּה	הַמָּה	לָהֶם:
र-देखलाई	कि-तिनीहरू-	पशुहरू-जस्तै	तिनीहरू	आफैलाई
<a href="#">H7200</a>	<a href="#">H1992</a>	<a href="#">H0929</a>	<a href="#">H1992</a>	<a href="#">H1992</a>

मैले मानिसहरूको विषयमा सोचेँ अनि आफैलाई भनें, “परमेश्वर चाहनुहुन्छ कि मानिसहरू आफूले आफूलाई त्यही रूपमा देखोस् जुन रूपमा तिनीहरूले त्यो पशुहरूलाई देख्दछन्।

19	כִּי	מִקְרָה	בְּנִי-	הָאֲדָמָה	וּמִקְרָה	הַבְּהֵמָה	וּמִקְרָה	אֶחָד	לָהֶם
	किनभने	भाग्य	मानिसका-सन्तानहरूको-	मानवजातिको	र-भाग्य	पशुहरूको	र-भाग्य	एउटै	तिनीहरूको
		<a href="#">H4745</a>		<a href="#">H0120</a>	<a href="#">H4745</a>	<a href="#">H0929</a>	<a href="#">H4745</a>	<a href="#">H0259</a>	

כְּמוֹת	זֶה	כֵּן	מוֹת	זֶה	וְרוּחַ	אֶחָד	לְכָל	וּמוֹתָר	הָאֲדָמָה	מִן-	הַבְּהֵמָה
जस्तो-मर्छ	यो	त्यसरी-नै	मर्छ	त्यो	र-सास	एउटै	सबैको	र-फाइदा	मानिसको	भन्दा-	पशुहरूभन्दा
<a href="#">H4194</a>	<a href="#">H2088</a>		<a href="#">H4194</a>	<a href="#">H2088</a>	<a href="#">H7307</a>	<a href="#">H0259</a>	<a href="#">H3605</a>	<a href="#">H4195</a>	<a href="#">H0120</a>		<a href="#">H0929</a>

אִין	כִּי	הַכֹּל	הַכֹּל:
छैन	किनभने	सबैकुरा	व्यर्थ
<a href="#">H0369</a>		<a href="#">H3605</a>	<a href="#">H1892</a>

के एउटा मानिस पशु भन्दा उत्तम छ? छैन! किन? किन कि हर कुरो व्यर्थ छ। मानिस तथा पशुहरू एउटै तरीकामा मर्छन्। तिनीहरू पृथ्वीमा आउँछन् पृथ्वीमा नै शेष हुन्छन्।

20	הַכֹּל	הוֹלֵךְ	אֶל-	מְקוֹם	אֶחָד	הַכֹּל	הַנָּה	מִן-	הַעֲפָרָה	אֶל-	הַעֲפָרָה
	सबै	जान्छन्	एउटै-	ठाउँमा	एकै	सबै	भए	माटो-	धूलोबाट	त्यो-	धूलोमा
	<a href="#">H3605</a>	<a href="#">H1980</a>	<a href="#">H0413</a>	<a href="#">H4725</a>	<a href="#">H0259</a>	<a href="#">H3605</a>	<a href="#">H1961</a>		<a href="#">H6083</a>	<a href="#">H0413</a>	<a href="#">H6083</a>

मानिसहरू र पशुहरूको देहको अन्त एकै प्रकारले हुन्छ। तिनीहरू माटोवाट आएका हुन् अनि माटोमा नै मिल्छन्।

21	מִי	יֹדֵעַ	רוּחַ	בְּנִי	הָאֲדָמָה	הָעֵלָה	הִיא	לְמַעַלָּה	וְרוּחַ	הַבְּהֵמָה
	कसले	जान्छ	सास	मानिसका-सन्तानहरूको	मानवजातिको	जो-चढ्छ	त्यो	माथि	र-सास	पशुहरूको
	<a href="#">H4310</a>	<a href="#">H3045</a>	<a href="#">H7307</a>		<a href="#">H0120</a>	<a href="#">H5927</a>	<a href="#">H1931</a>	<a href="#">H4605</a>	<a href="#">H7307</a>	<a href="#">H0929</a>

הַיְרֵדָה	הִיא	לְמַטָּה	לְאָרֶץ:
जो-ओर्लन्छ	त्यो	तल-	भूइँमा
<a href="#">H3381</a>	<a href="#">H1931</a>	<a href="#">H4295</a>	<a href="#">H0776</a>

कसले जान्दछ कि मानिसको आत्मालाई के हुन्छ? कसले जान्दछ मानिसहरूको आत्मा परमेश्वर कहाँ जान्छ अनि पशुहरूको आत्मा तल जमीनभित्र जान्छ?”

הוא त्यो <a href="#">H1931</a>	כי- किनभने- <a href="#">H4639</a>	במעשיו आपना-कामहरूमा <a href="#">H4639</a>	הארם मानिस <a href="#">H0120</a>	ישמח आनन्दित-होस् <a href="#">H8055</a>	מאשר भन्दा <a href="#">H0369</a>	טוב असल <a href="#">H0369</a>	אין छैन <a href="#">H0369</a>	כי कि <a href="#">H7200</a>	וראיתי र-देखें <a href="#">H7200</a>
			אחריו: उसपछि <a href="#">H1961</a>	שיחה हुनेछ <a href="#">H4100</a>	במה केमा <a href="#">H7200</a>	לראות हेर्न <a href="#">H0935</a>	וביאנו ल्याउनेछ <a href="#">H4310</a>	מו कसले <a href="#">H4310</a>	כי किनभने उसको-भाग

यसकारण मैले बुझें कि मानिसले गर्नु पर्ने सब भन्दा असल काम हो आफ्नो काममा आनन्द उपभोग गर्नु। एकजना मानिसलाई भविष्यमा के हुनेवाला छ देखाउन सक्तैन।